


बिमारी फैलिनबाट रोकन सहयोग गर्नुहोस्

चिसो र फ्लू जस्तो श्वासप्रश्वासको भाइरस फैलिनबाट रोकनको लागि मद्दत गर्न प्रत्येक दिन यी कार्यहरू गर्नुहोस्:




विशेष गरी बाथरूम प्रयोग गरेपछि वा नाक पूछे पछि, र खानेकुरा खानुभन्दा पहिले कम्तिमा पनि २० सेकेन्डसम्म साबुन र पानीले आफ्नो हातहरू धुनुहोस्।


यदि साबुन र पानी उपलब्ध छैन भने, कम्तिमा ६०% अल्कोहोल मिसाएको ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्नुहोस्।



तपाईंले खोकदा वा हाछ्युं गर्दा टिश्यु वा तपाईंको कुहिनोको प्रयोग गर्नुहोस्।



नधोएको हातले तपाईंको आफ्नो आँखा, नाक वा मुख नछुनुहोस।



रुघा-मार्गी लागेको बिरामी मानिसहरूबाट टाढा बस्नुहोस्।



तपाईंलाई रुघा-मार्गी लागेको बेला घरमै बस्नुहोस्।



वस्तुहरू र चिजविजको सतहहरू नियमित रूपमा सफा र कीटाणुरहित गर्नुहोस्।


Help Keep Illness from Spreading

Take actions every day to help prevent the spread of respiratory viruses like cold and flu:



Wash your hands often with soap and water for at least 20 seconds — especially after using the bathroom or blowing your nose, and before eating.


If soap and water are not available, use an alcohol-based hand sanitizer with at least 60% alcohol.



Cover your cough or sneeze into your elbow or a tissue.



Don't touch your eyes, nose or mouth with unwashed hands.



Stay away from people who are sick.



Stay home when you are sick.



Clean and disinfect objects and surfaces regularly.